

स्थानिय तहको विनियोजन ऐन
निर्णय नं. ४ संग सम्बन्धित

सिद्धलेक गाउँपालिकाको आर्थिक वर्ष २०७६/२०७७ को सेवा र कार्यहरुको लागी स्थानिय संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन

सभावाट पेश मिति २०७६/०३/१४

प्रस्तावना: सिद्धलेक गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यहरुको लागी संचित कोषवाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपाल संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम सिद्धलेक गाउँ सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ** (१) यस ऐनको नाम सिद्धलेक गाउँ विनियोजन ऐन, २०७६ रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. **आर्थिक वर्ष २०७६/०७७ को निमित्तसंचित कोषवाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक वर्ष २०७६/२०७७ को निमित्त गाउँ कार्यपालिका ,वडा समिति , विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसुचि १ मा उल्लेखित चालु खर्च ,पूजिगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु . ५४,२२,५४,०००(चौन्न करोड वाइस लाख चौन्न हजार) रुपैया मात्र मा नबढाई निर्दिष्ट गरिए बमोजा संचित कोषवाट खर्च गर्न सकिने छ ।

३. **विनियोजन:** (१) यस ऐनद्वारा संचित कोषवाट खर्च गर्न अधिकार दिइएका रकम आर्थिक वर्ष २०७६/२०७७ को निमित्त सिद्धलेक गाउँ कार्यपालिका ,वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै सुरा लेखिएको भएता पनि कार्यपालिका ,वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा वचत हुने र कुनैमा अपुरग हुने देखिन आएमा गाउँ कार्यपालिकाले वचत हुने शिर्षकवाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकवाट सो शिर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरुवाट अर्को एक वा एक भन्दा बढी शसर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूजिगत खर्च र वित्तिय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शिर्षकमा वाहेक अन्य चालु खर्च शिर्षक तर्फ सार्न र वित्तिय व्यवस्था अन्तर्गत सावा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शिर्षकमा वाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूजिगत व्यवस्थाको खर्च व्यहोर्ने एक श्रोतवाट अर्को श्रोतमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) मा जुनसुकै लेखिएको भएता पनि एक शिर्षकवाँट सो शिर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत बड्ने गरि कुनै एक वा एक भन्दा बढी शिर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्विकृत लिनु पर्नेछ

